



अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि.

AJAMBARI SAVING & CREDIT CO-OPERATIVE LTD.

Head Office: KMC-6, Boudha, Kathmandu 01-4916288, 4912455

Service Center: Gokarneshwor-8, Attarkhel, Kathmandu 01-4916979, 4913112

सदस्यको पहिचान फारम
Known Your Member (KYM) Formफोटो
Photoसदस्य नं.
Member ID.: मिति :
Date :

व्यक्तिगत विवरण / PERSONAL INFORMATION

नेपाली :
Nepali :अंग्रेजी :
English :जन्म मिति : नागरिकता नं. : जारी मिति :
Date of birth: Citizenship No. : Issued Date :जारी गर्ने कार्यालय र जिल्ला : धर्म :
Issued by & District : Religion :शैक्षिक योग्यता : लिंग : पुरुष महिला अन्य
Education: Gender: Male Female Otherस्थायी ठेगाना :

प्रदेश State	महा/उपमहा/न.पा./जा.पा. Rural Mop./Municipality	वडा नं. Ward No.	गाउँ/टोल Village/Tole
घर नं. House No.	सम्पर्क नं. Contact No.	इमेल Email	

अस्थायी ठेगाना :

प्रदेश State	महा/उपमहा/न.पा./जा.पा. Rural Mop./Municipality	वडा नं. Ward No.	गाउँ/टोल Village/Tole
घर नं. House No.	सम्पर्क नं. Contact No.		

सम्पर्क ठेगाना :

प्रदेश State	महा/उपमहा/न.पा./जा.पा. Rural Mop./Municipality	वडा नं. Ward No.	गाउँ/टोल Village/Tole
घर नं. House No.	सम्पर्क नं. Contact No.	इमेल Email	

संस्थाको कार्यक्षेत्रको बसोबास : स्थायी अस्थायी मतदाता परिचय-पत्र नं. :
Cooperative Working Resistance : Permanent Temporary Voter's ID No.:मतदानस्थल : संस्थाको कार्यक्षेत्रमा वर्षमा बिताउने अवधि :
Polling Center : Expected time to spend within a year in working area :राहदानी नं. भएमा : स्थायी लेखा नं. :
Passport No., If : PAN No.:

पारिवारिक विवरण / FAMILY DETAILS

बाजेको नाम :
Grandfather's Name :बाबुको नाम :
Father's Name :आमाको नाम :
Mother's Name :पति/पत्नीको नाम :
Spouse's Name :बैवाहिक अवस्था : बिवाहित अबिवाहित अन्य
Marital Status: Married Unmarried Divorced/Othersपरिवारको किसिम : संयुक्त र एकै मातभान्छा संयुक्त तर अलग मातभान्छा छुट्टिभिन्न वा एकसरुवा
Family Type : Joint and Single Kitchen Joint but separate Kitchen Nuclear Family

पेशाको विवरण / PROFESSION DETAILS *

आफ्नो मुख्य पेशा
Main Occupation

- खेतिपाती
Farmer
- व्यवसाय
Business
- नोकरी
Employee
- वैदेशिक रोजगारी
Foreign Employee
- अन्य
Other

खुलाउने / Details

पति वा पत्नीको मुख्य पेशा
Spouse Occupation

- खेतिपाती
Farmer
- व्यवसाय
Business
- नोकरी
Employee
- वैदेशिक रोजगारी
Foreign Employee
- अन्य
Other

खुलाउने / Details

आफू, पति वा पत्नीबाहेक परिवारमा अर्को मुख्य कमाउने सदस्य
Other earning person in family except self and spouse

नाम :

नाता :

मुख्य पेशा
Occupation

- खेतिपाती
Farmer
- व्यवसाय
Business
- नोकरी
Employee
- वैदेशिक रोजगारी
Foreign Employee
- अन्य
Other

खुलाउने / Details

आफैं वा परिवारको कुनै सदस्य उच्च पदीय राजनीतिक, प्रशासनिक वा सांठानिक भूमिकामा रहे, नरहेको : रहेको Yes नरहेको No

आफैं वा परिवारको कुनै सदस्य उच्च पदीय राजनीतिक, प्रशासनिक वा सांठानिक भूमिकामा भए विवरण
Details of post and relation on self or other member of family is in high ranking post in politics, administration or organization

नाम :

नाता : पद वा सार्वजनिक भूमिका :

सहकारी सदस्यता सम्बन्धी विवरण / COOPERATIVE MEMBERSHIP DETAILS

संस्थाको सदस्य बन्नुको उद्देश्य :

अर्को सहकारी संस्थाको पनि सदस्य भए, नभएको : भएको Yes नभएको No यदि भए तलको विवरण भर्नुहोला
Membership in other Cooperatives : If yes, give details

सि.नं. S.N.	संस्थाको नाम, ठेगाना Cooperative Name, Address	सदस्यता नं. Membership No.

आफू बाहेक परिवारको सदस्य अर्को सहकारी संस्थाको पनि सदस्य भए, नभएको : भएको नभएको
If other family member have got the membership of the other cooperatives :

भएको
Yes

नभएको
No

यदि भए तलको विवरण भर्नुहोला
If yes, give details

सि.नं. S.N.	नाम, थर Name, Surname	नाता Relation	संस्थाको नाम, ठेगाना Cooperative Name, Address	सदस्यता नं. Membership No.

आफै अन्य सहकारी संस्थाको पनि सदस्य भएको भए दोहोरो वा बहुसंस्थामा सदस्यताको प्रयोजन
If you have got the membership of more than one cooperative, give reason

आफूबाहेक परिवारको सदस्य अन्य सहकारी संस्थाको पनि सदस्य भएको भए दोहोरो वा बहुसंस्थामा सदस्यताको प्रयोजन
If other family member have got the membership of more than one cooperative, give reason

परिवारको अर्को सदस्य पनि यसै संस्थाको सदस्य भए, नभएको :
Whether other member of your family got membership in this cooperative or not :

भएको
Yes

नभएको
No

यदि भए तलको विवरण भर्नुहोला
If yes, give details

सि.नं. S.N.	नाम, थर Name, Surname	सदस्यता नं. Membership No.

आयश्रोतको विवरण / Income Source Details

वार्षिक पारिवारिक (आफू, पति वा पत्नीको र एउटै मातृभान्साका सदस्यहरूको) आम्दानी (जग्गाको खुद आयस्ता, नोकरीको पारिश्रमिक, व्यवसायको मुनाफा, इत्यादी) / Annual Income Source of Family

रु. ४ लाखसम्म
Rs. 4 Lakhs

रु. ४ लाखभन्दा बढी रु.१० लाखसम्म
Rs. 4 Lakhs above to Rs.10 lakhs

रु. १० लाखभन्दा बढी रु.२५ लाखसम्म
Rs. 10 Lakhs above to Rs.25 lakhs

रु. २५ लाखभन्दा बढी रु.५० लाखसम्म
Rs. 25 Lakhs above to Rs.50 lakhs

रु. ५० लाखभन्दा बढी
Rs. 50 Lakhs above

रु. ४ लाखभन्दा बढी वार्षिक पारिवारिक आम्दानी भए पछिल्लो आर्थिक वर्षको आय र श्रोतको विवरण
Initial or Present deposited amount in Cooperative

सि.नं. S.N.	श्रोत Source	रकम रु. Amount Rs.
१	खेतिपाती Farmer	
२	व्यवसाय Business	
३	स्वदेशी रोजगारी Domestic Employee	
४	वैदेशिक रोजगारी Foreign Employee	
५	अन्य (खुलाउने) Other (Please Specify)	
जम्मा Total		

वित्तीय कारोवार विवरण / Financial Transaction details

प्रारम्भमा संस्थामा जम्मा गर्ने वा हालसम्म संस्थामा जम्मा गरिसकेको रकमको विवरण
Initial or Present deposited amount in Cooperative

सि.नं. S.N.	वापत Instead of	रकम (रु.) Amount (Rs.)
१	सेयर Share	
२	बचत Saving	
३	अन्य Others	

संस्थाको खातामा अनुमानित राखनधरनको रकमकलम :
Estimated Transactions :

वर्षमा कारोबार गर्ने पटक
Yearly Transaction Times

वार्षिक रुपमा जम्मा गर्ने अनुमानित रकम रु.
Estimated annual deposit amount

संस्थासँग अनुमानित ऋणधनको रकमकलम रु.
Estimated Loan Transaction

अभिलेखमा राखनयोग्य थप विवरण वा द्रष्टव्य / Recordable Other Details :

स्व-घोषणा / SELF DECLARATION

१. मैले पेस गरेको यो विवरण भविष्यमा कुनै परिवर्तन आएमा त्यस्तो परिवर्तन भएको मितिले ३५ दिनभित्र संस्थामा पेश गर्नेछु ।
If the above mention information change due to any reason, I will inform within 35 days of such changes.

२. मैले माथि पेस गरेको मेरो सम्पूर्ण विवरण ठिक, दुरुस्त छ । भुट्टा ठहरे कानून बमोजिम सहुँला, बुझाउँला ।
All the above mention information is correct and true, If false I an ready to face the legal actions.

३. मैले माथि पेस गरेको मेरो सम्पूर्ण विवरण ठिक, दुरुस्त छ । भुट्टा ठहरे कानून बमोजिम सहुँला, बुझाउँला ।
All the above mention information is correct and true, If false I an ready to face the legal actions.

दस्तखत :
Signature :

नाम :
Name :

मिति :
Date :

दायाँ औँठाछाप बायाँ

संलग्न कागजातहरू / ATTACHED DOCUMENTS

नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
Nepalese Citizenship Certificate

मतदाता परिचय-पत्रको प्रतिलिपि
Voter's ID

सिफारिसकर्ता / RECOMMENDATE BY (दर्ता भएपश्चात् हुने सदस्यको हकमा)

यसमा उल्लेख भएका श्री लाई म राम्ररी चिन्दछु । निजले मेरो रोहबरमा सहीछाप गरेका हुन् । मैले
जानेबुझेसम्म निजले पेस गरेको विवरण ठीक भएकाले निजको निवेदन अनुसार सहकारी संस्थाको सदस्यता प्रदान गर्ने सिफारिस गर्दछु ।

I am familer to He/She has signed in my presence. So far as I know the submitted documents
are correct therefore, I recommend to provide the membership to him/her as per the rules and regulations of the cooperative.

१. सिफारिसकर्ता सदस्यको / Recommender Member's

दस्तखत :
Signature :

नाम :
Name :

सदस्यता नं. :
Membership No. :

२. सिफारिसकर्ता सदस्यको / Recommender Member's

दस्तखत :
Signature :

नाम :
Name :

सदस्यता नं. :
Membership No. :